

मिति २०७८ साल असार २६ गतेको गाउँ गाउँपालिकाका निर्णय

प्रस्तावित विषयहरू:-

१. समीक्षा तथा प्रतिवेदन सम्बन्धमा ।
२. दशौँ गाउँसभाको खर्च सम्बन्धमा ।
३. गाउँपालिकाको पार्श्वचित्र सम्बन्धमा ।
४. करार सेवामा कार्यरत कर्मचारीको करार निरन्तरता सम्बन्धमा ।
५. यसम बसपार्क निर्माणको विस्तृत परियोजना प्रतिवेदन सम्बन्धमा ।
६. गुरुयोजना सम्बन्धमा ।
७. नदिजन्य तथा प्राकृतिक स्रोत व्यवस्थापनको लागि वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धमा ।
८. स्वास्थ्य चौकी सिंहदेविको भवन निर्माणको लागि जग्गा विकास सम्बन्धमा ।
९. संघीय राजश्व दाखिला सम्बन्धमा ।
१०. अविरल वर्षाका कारण सिर्जित विपद् व्यवस्थापन सम्बन्धमा ।

निर्णयहरू:-

१. निर्णय नं. १, प्रस्ताव नं. १ माथि आवश्यक छलफल गर्दा यस लिखु गाउँपालिकाको विगतका कार्यपालिकाको बैठकका समग्र निर्णयहरू तथा कोभिड १९ माहामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धी निर्णयहरू क्रमशः प्रभावकारी रूपमा कार्यान्वयन भईरहेको अवस्थामा अझ यसलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला पक्षहरू बीचमा समन्वय गरी अगाडि बढ्ने सर्वसम्मतबाट निर्णय गरियो ।
२. निर्णय नं. २, प्रस्ताव नं. २ माथि आवश्यक छलफल गर्दा आर्थिक बर्ष ०७७/७८ को दशौँ गाउँ सभा (बजेट अधिवेशन) मा भएको खर्च रकम रु. ३,०८,५२५ लाई अनुमोदन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
३. निर्णय नं. ३, प्रस्ताव नं. ३ माथि आवश्यक छलफल गर्दा आर्थिक बर्ष ०७७/७८ मा गाउँपालिकाको समग्र क्षेत्र समेटेर तयार पारिएको पार्श्वचित्र प्रतिवेदनलाई स्वीकृत गर्ने सर्वसम्मतबाट निर्णय गरियो । प्रतिवेदन यसै साथ संलग्न छ ।
४. निर्णय नं. ४, प्रस्ताव नं. ४ माथि आवश्यक छलफल गर्दा गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा सेवा करारमा कार्यरत सम्पूर्ण कर्मचारीलाई आर्थिक बर्ष २०७८/७९ मा लागु हुने गरि करार थप गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
५. निर्णय नं. ५, प्रस्ताव नं. ५ माथि आवश्यक छलफल गर्दा सुप्रिया ईञ्जिनियरिङ्ग प्रा.लि., काठमाण्डौँबाट तयार गरिएको लिखु गाउँपालिका वडा नं. ५ मा अवस्थित यसम बसपार्क निर्माण सम्बन्धी विस्तृत परियोजना प्रतिवेदनलाई स्वीकृत गर्ने सर्वसम्मतबाट निर्णय गरियो । प्रतिवेदन यसै साथ संलग्न छ ।
६. निर्णय नं. ६, प्रस्ताव नं. ५ माथि आवश्यक छलफल गर्दा देहायका गुरुयोजना प्रतिवेदनलाई स्वीकृत गर्ने सर्वसम्मतबाट निर्णय गरियो । प्रतिवेदनहरू यसै साथ संलग्न छन् ।
 - क) ग्रिन थम्बस कन्सलटेन्टस प्रा.लि., ललितपुरबाट तयार गरिएको लिखु गाउँपालिका वडा नं. ९ मा अवस्थित पोकलि झरना गुरुयोजना ।

ख) आर्याज डिजाईन कन्सलटेन्ट प्रा.लि., ललितपुरबाट तयार गरिएको लिखु गाउँपालिका क्षेत्र भित्रको खानेपानि आपूर्ति गुरुयोजना ।

७. निर्णय नं. ७, प्रस्ताव नं. ७ माथि आवश्यक छलफल गर्दा दियालो ईञ्जिनियरिङ् कन्सलटेन्ट प्रा.लि. काठमाण्डौबाट तयार गरिएको लिखु गाउँपालिका भित्रका नदि तथा खोलाका नदीजन्य तथा प्राकृतिक स्रोत व्यवस्थापनको लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनलाई स्वीकृत गर्ने सर्वसम्मतबाट निर्णय गरियो । प्रतिवेदन यसै साथ संलग्न छ ।
 ८. निर्णय नं. ८, प्रस्ताव नं. ८ माथि आवश्यक छलफल गर्दा नवौँ गाउँसभाबाट विनियोजित समपूरक कोषबाट सञ्चालन गरिने योजनाहरू मध्येबाट स्वास्थ्य चौकि सिंहदेवि भवन निर्माणको लागि जग्गा विकास शिर्षकमा आवश्यक रकम भुक्तानि गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
 ९. निर्णय नं. ९, प्रस्ताव नं. ९ माथि आवश्यक छलफल गर्दा गाउँपालिकाबाट राजश्व दाखिला गर्ने सन्दर्भमा नजिकमा सरकारी राजश्व दाखिला गर्ने बैंक नभएको परिस्थितिलाई मध्यनजर गर्दै राजश्व तथा आर्थिक प्रशासन शाखामा कार्यरत कर्मचारी दिपराज श्रेष्ठको नाममा चेक काटी Connect IPS को माध्यमबाट सोहि दिन वा यथासक्य सम्बन्धीत राजश्व शिर्षकमा रकम दाखिला गर्ने व्यवस्था मिलाउने सर्वसम्मतबाट निर्णय गरियो ।
 १०. निर्णय नं. १०, प्रस्ताव नं. १० माथि आवश्यक छलफल गर्दा अविरल बर्षाका कारण सिर्जित विपद्लाई न्युनिकरण तथा व्यवस्थापनको लागि देहाय बमोजिम गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
 - गाउँपालिकाका प्रमुख सडकहरू बर्षामास चल्ने गरी मर्मतको व्यवस्थापन मिलाउने ।
 - गाउँपालिका भित्रका विपद् बाट प्रभावित जनसमुदायको पुर्नलाभ र भूक्षय तथा पहिरो व्यवस्थापन तथा न्युनिकरणको लागि देहाय बमोजिमको ५ सदस्य अनुगमन टोली बनाई तत्काल अनुगमन गरि प्रतिवेदन पेश गर्ने र प्रतिवेदन अनुसार पुनर्लाभको लागि आवश्यक कार्य तुरुन्त गर्ने ।
१. संयोजक - टिकाराम क्याप्टाकि (वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक तथा वडा नं. ६, वडाध्यक्ष)
 २. सदस्य - कुमारराज सुवेदि (वडा नं. १, वडाध्यक्ष)
 ३. सदस्य- बिशाल कुमार पौडेल (वडा नं. ८, वडाध्यक्ष)
 ४. सदस्य - सुकबिर तामाङ् (वडा नं. ९, वडाध्यक्ष)
 ५. सदस्य- रविशंकर कुमार दास (ईञ्जिनियर)